

हिंसा अन्त्यको लागि भिडियो भ्यान सचेतना

जेठ १८ दोलखा । बिहिवार साँझपदै गर्दा सदरमुकाम चरिकोट चोकमा एउटा भ्यान रोकियो । भ्यानमा हिंसा केहो ?



न्याय पाउनका लागि कहाँ जान सकिन्छ ? बालविवाह किन ठिक छैन जस्ता सन्देश मूलक सामाग्री टाँसिएका थिए ।

चोकमा मानिसको चहलपहल बढ्दै गएपछि उद्घोषकले सचेतामूलक नाटक प्रदर्शन गर्ने जानकारी गराए । चोक भरी छरिएर बसेका सबै मानिस गोलबद्ध भए ।

नाटकको शृङ्खला सुरु भयो । महिला हिंसा बिरुद्धको ३६५ दिने अभियान अन्तर्गत महिला तथा बालबालिका कार्यलयको समन्वय, सञ्चारिका समुह र जुरी नेपालको सहकार्य एवं

मानव अधिकार सञ्चार प्रतिष्ठान (इहिकन) आयोजनामा भिडियो भ्यान सचेतना कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम प्रस्तुत गर्नु अघि महिला हिंसामा आधारित बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

अन्तक्रियात्मक, प्रश्नोत्तर, बृत्तचित्र प्रदर्शनी र नाटक मञ्चन विधीबाट गरिएको कार्यक्रम हेरेकी दोलखा शैलुङ गाउँपालिकाकी पञ्जली तमाडले यस्तो कार्यक्रम कहिल्यै नहेरेकाले आफ्नो लागि नौलो लागेको बताइन् । 'केही गल्तीनै नगरी जाँड खाएर श्रीमती त हाम्रो गाउँमा नि कुट्छन् तर कुट्यो भन्दैमा सहनु हुन्न रहेछ भन्ने सन्देश पाए ।' उनले भनिन् ।

अर्की दर्शक अस्मिता माझीले पारिवारिक कलहले बालबालिकामा नराम्रो असर गर्ने, बालविवाह सामाजिक अपराध हो भन्ने कुरा बुझेको बताइन् । चरिकोटकी सुमना थापाले फरक तरिकाबाट दिन खोजिएको सन्देश प्रभावकारी र कार्यक्रममा नयाँपन भएको बताइन् । उनले भनिन्- दर्शकको ध्यान केन्द्रित त गराउनका लागि प्रश्नको जवाफ दिनेलाई आकर्षक पुरस्कार दिनु र धेरै जानकारी दिन अपनाइएको तरिका कार्यक्रमको सिर्जनात्मक पक्ष हो ।



स्थानीय कलाकारले प्रस्तुत गरेको नाटक शृङ्खलामा घरेलु हिंसा, बालविवाह, चेलिबेटी बेचविखन लगायतका गतिविधिले निम्तने समस्या र समाधान तथा कानुनी उपचारका लागि के गर्न सकिन्छ भन्ने उपायबारे प्रष्ट पारिएको थियो भने रामेछाप र कपिलबस्तुका हिंसा पीडित महिलाको समस्या समेटेर तयार पारिएको सन्देशमूलक बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा स्थानीय बिकास अधिकारी शंकर नेपालले हिंसाको अन्त्य घरबाट गर्नुपर्ने बताउनुभयो । इहिकनकी संयोजक रोशली पाख्रेलले मनोरञ्जनात्मक तरिकाले

चेतना दिनका लागि बृत्तचित्र, सडक नाटक, अन्तक्रिया, हाजिरी जवाफ जस्ता विधिबाट कार्यक्रम सञ्चालन गरिने र यस्तो कार्यक्रम समुदायको सवालसंग जोडिने आशा व्यक्त गर्नु भयो । सचेतना कार्यक्रमको उद्घाटन भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले गर्नु भएको थियो । भिडियो भ्यान सचेतना कार्यक्रम तामाकोशी गाउँपालिकाको जफे र भिरकोटमा समेत गरी ६ स्थानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।